

कावासोती नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कावासोती, नवलपरासी(ब.सु.पू.)

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विपत व्यवस्थापन
समितिको बैठकबाट भएका प्रस्ताव तथा निर्णयहरु विवरण

मिति: २०७७/२/२

१. यस कावासोती नगरपालिकाको प्रत्येक वडामा बनाइएका सबै क्वारेन्टाइनलाई नगर स्तरिय एकिकृत क्वारेन्टाइन बनाउन यसै कावासोती नगरपालिका वडा नं २ मा रहेको शिव मा.वी.मा नगरस्तरिय क्वारेन्टाइन बनाउने निर्णय गरियो ।
२. कावासोती नगरपालिकामा दिनानुदिन छिमेकी राष्ट्र बाट व्यक्तीहरु आइरहेको हुनाले १००० बेड क्षमताको क्वारेन्टाइन बनाउनका लागि का.न.पा. भित्र रहेका विभिन्न संघ संस्था, विद्यालय सँग समन्वय गरि निर्माण गर्ने निर्णय गरियो ।
३. कावासोती नगरपालिकामा १००० बेड क्षमताको क्वारेन्टाइन बनाउन आवश्यक पर्ने सामाग्री खरिद गर्नका लागि स्वास्थ्य शाखा प्रमुखको संयोजकत्वमा तपशिलमा उल्लेखित सामाग्री खरिद समिति बनाउने निर्णय गरियो ।

तपशिल:

- ✓ संयोजक: श्री कृष्ण प्रसाद नागिला
 - ✓ सदस्य: श्री पवन रुपाखेती – विपत शाखा
 - ✓ सदस्य: श्री मदन गौतम – लेखा शाखा
 - ✓ सदस्य: श्री दिनेश खनाल- जिन्सी शाखा/प्रशासन
 - ✓ सदस्य: श्री थिर बहादुर महतो- विपत व्यवस्थापन समिति सचिवालय
४. कावासोती नगरपालिका बाट निशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गर्दै आएकोमा यसलाई थप प्रभावकारी तथा व्यवस्थापन गर्नका लागि नेपाल सरकारले सुचिकृत गरेको ८ प्रकारका कडा रोगको विरामी तथा आकस्मिक टुर्घटना र सुत्केरी हुन जाने महिला गरि कुल १० प्रकारको बिरामी लाई भरतपुर सम्म एम्बुलेन्स सेवा दिनु पर्ने भएमा यस कावासोती नगरपालिका भित्र

रहेका जिल्ला अस्पताल र अन्य अस्पतालले रिफर गरेको कागजात आवश्यक नपर्ने र अन्यको हकमा अनिवार्य रिफर गरेको कागजात आवश्यक पर्ने र भुक्तानीको क्रममा आवश्यक पर्ने तोकिएको कागजात सहित रिफर कागजात अनिवार्य रूपमा नगरपालिकामा पेश गर्नुपर्ने भनि निर्णय गरियो ।

५. कावासोती नगरपालिका बाट कोरोना भाइरसको विशम समयमा निशुल्क एम्बुलेन्स सेवाका लागि तोकिएको ७ वटा एम्बुलेन्स बाट आजका मिति सम्म भएका सम्पूर्ण विल अनुसार प्रकृया पुगेका खर्चहरूको भुक्तानी दिने निर्णय गरियो।
६. विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको महामारीको समयमा छिमेकी राष्ट्र बाट दिनानुदिन कावासोती नगरपालिका भित्रका नागरिक आउने प्रकृया भइरहेको र लुकिछिपि आउदा कोरोना संक्रमण फैलिन सक्ने उच्च जोखिम भएको हुनाले यस विशम परिस्थितिमा सिमा क्षेत्रमा रहेका स्थायी घर कावासोती नगरपालिका भएका व्यक्तीहरूलाई एम्बुलेन्स मार्फत ल्याइ नगरपालिकाले व्यवस्थापन गरेको नगरस्तरिय क्वारेन्टाइनमा राख्ने र सम्बन्धित व्यक्तीहरूलाई स्वाब परिक्षण गरि रिपोर्ट आइसके पछि मात्र स्वास्थ्य शाखाको सल्लाह सुझाव अनुसार घर फिर्ता पठाउने निर्णय गरियो ।
७. छिमेकी राष्ट्रको सिमा क्षेत्र र विभिन्न पालिकाहरूको क्वारेन्टाइनमा रहेका कावासोती नगरपालिकाको नागरिकहरूलाई ल्याउनका लागि तोकिएको ७ वटा एम्बुलेन्सहरूलाई नियमित रूपमा पालैपालो १/१ दिन कावासोती नगरपालिका कार्यालयको मातहतमा रहने गरि १ वटा एम्बुलेन्सको व्यवस्थापन गर्ने र यसको जिम्मेवारी यसै कावासोती नगरपालिकाका कर्मचारी तिर्थ राज कंडेललाई दिने साथै किलोमिटरको आधारमा एम्बुलेन्सलाई रकम भुक्तानी दिने निर्णय गरियो ।
८. कावासोती नगरपालिका क्षेत्र भित्र रहेका बैङ्क तथा वित्तिय संस्थालाई कोरोना भाइरसको संक्रमणको विशम परिस्थितिमा दैनिक रूपमा ११ वटा शाखा विहान ११ बजे देखि २ बजे सम्म सुरक्षित तरिकाले व्यवस्थापन गरि सञ्चालन गर्नका लागि तपशिल अनुसारले सेवा प्रभाव गर्न र बैकमा रहेका एटि एम कार्डबाट कोरोना भाइरस तिव्र गतिमा फैलिन सक्ने सम्भावना भएको हुनाले तँहा बैक तथा वित्तिय संस्था बाट सञ्चालित ATM लाई स्यानिटाइज गरि सेवा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरियो ।

तपशिल:

क्र.स.	बैंक तथा वित्तीय संस्थाको नाम	बार
१	राष्ट्रिय वाणिज्य बैंक	आइतबार, सोमबार, बुधबार र शुक्रबार
२	कृषीविकाश बैंक	आइतबार, सोमबार, बुधबार र शुक्रबार
३	नेपाल बैंक	आइतबार र बुधबार
४	सनराइज बैंक	आइतबार र बुधबार
५	नबिल बैंक	आइतबार र बुधबार
६	नेपाल एस. बि.आइ. बैंक	आइतबार, बुधबार र शुक्रबार
७	एभरेष्ट बैंक	आइतबार र बुधबार
८	एन.एम. बि. बैंक	आइतबार र बुधबार
९	एन. सि. सि. बैंक	आइतबार र बुधबार
१०	सिद्धार्थ बैंक	आइतबार र बुधबार
११	माछापुच्छ्रे बैंक	आइतबार र बुधबार
१२	प्राइमकमर्सियल बैंक	सोमबार र बिहिबार
१३	सिभिल बैंक	सोमबार र बिहिबार
१४	प्रभु बैंक	सोमबार, मंगलबार र बिहिबार
१५	मेगा बैंक	सोमबार र बिहिबार
१६	एन.आइ.सि.एसिया बैंक	सोमबार र बिहिबार
१७	ग्लोबल आइ.एम. इ. बैंक	सोमबार र बिहिबार
१८	हिमालयन बैंक	सोमबार र बिहिबार
१९	कुमारी बैंक	सोमबार र बिहिबार
२०	गरिमाविकास बैंक	सोमबार र बिहिबार
२१	ग्रिन डेभलपमेन्ट बैंक	मंगलबार र शुक्रबार
२२	देव विकास बैंक	मंगलबार र शुक्रबार
२३	श्री इन्भेष्टमेन्ट फाइनान्स	मंगलबार र शुक्रबार
२४	माहालक्ष्मीविकास बैंक	मंगलबार र शुक्रबार
२५	गण्डकी विकास बैंक	मंगलबार र शुक्रबार
२६	ज्योतीविकास बैंक	मंगलबार र शुक्रबार
२७	सांग्रीला डेभलपमेन्ट बैंक	मंगलबार र शुक्रबार
२८	कामना सेवाविकास बैंक	मंगलबार र शुक्रबार
२९	पोखरा फाइनान्स	मंगलबार र शुक्रबार

३०	वेष्ट फाइनान्स	मंगलबार र शुक्रबार
----	----------------	--------------------

९. कावासोती नगरपालिकाको प्रवेश क्षेत्र २ स्थान र नगरपालिका कार्यालय प्रवेश गेटमा सवारी साधनलाई डिसइन्फेक्सन स्प्रे छर्नका लागि तपशिलका पदाधिकारीहरूलाई जिम्मा दिने निर्णय गरियो ।

- हेमु पाण्डे

- राम बराल

१०. कावासोती नगरपालिका क्षेत्रमा दिनानुदिन छिमेकी राष्ट्र लगायत देशको विभिन्न स्थानबाट व्यक्तीहरू आउने प्रकृया भएको हुनाले वडा कार्यालय बाट उच्च सतर्कता अपनाउदै वडा अध्यक्ष ज्यूले वडा अन्तर्गतका टोल बिकास समितिलाई परिचालन गरि बाहिर बाट आएका व्यक्तीहरूको जानकारी र सम्पर्क ट्र्याक गरि पालिकालाई जानकारी गराउने निर्णय गरियो ।

११. कोरोना भाइरस(COVID-19) को विशम परिस्थितिमा नगरपालिका क्षेत्रमा कृषि उत्पादनलाई जोड दिनका लागि खेतबारी जोत्ने प्रयोजनको लागि ट्र्याक्टर भाडा प्रति घण्टा रु १५०० कायम रहने निर्णय गरियो ।

१२. लिलाधर भुषालबाट प्राप्त १५ प्याकेट राहत कावासोती नगरपालिका वडा नं. २ मा रहेका दैनिक ज्यालामजदुरी गरि जिवनयापन गर्ने विपन्न परिवारलाई वडा बाट नै वितरण गर्न दिने निर्णय गरियो ।